

पात्र भनेको कथामा भएको व्यक्ति हो । कहिलेकाहीँ पात्र जनावर वा अरू कुनै प्राणी पनि हुन सक्छन्, जस्तै देव वा देवी । यस सत्रमा, तपाईंले पात्रहरूका व्यक्तित्वहरूको वर्णन गर्नुहुनेछ र पात्रहरूले कथालाई कसरी जीवन्त बनाउँछन् भन्ने विषयलाई अन्वेषण गर्नुहुनेछ ।



१. गोलो आकारमा बस्नुहोस् ।

तपाईंको समुहलाई कथाहरूका कति वटा पात्रहरूबारे थाहा छ ?

कथाबाट एउटा-एउटा पात्रलाई पालैसँग बताउनुहोस् ।

तपाईंले मानिसहरू, देव-देवीहरू वा जनावरहरूका कथाहरूलाई समावेश गर्न सक्नुहुन्छ । यदि

तपाईंसँग कागज छ भने एउटा सुची बनाउनुहोस् ।

इच्छा भएको कोही छ भने उसलाई बोलाउनुहोस्, वा समुहको अगि गएर बोल्न सक्ने कोही एकलाई तपाईंले छान्नुहोस् ।



२. समुहमा कार्य गर्नुहोस् ।

एउटा व्यक्तिले अगिल्लो क्रियाकलापबाट एउटा पात्रलाई छान्नेछ जसको विषयमा समुहको सबैलाई थाहा छ ।

उसले त्यस पात्रको भूमिकाको अभिनय गरेर देखाउँनेछ ।

समुहले त्यस पात्रको विषयमा प्रश्नहरू सोध्नेछ, र उसले 'हो' वा 'होइन' भनेर जवाफ दिनेछ ।

के त्यो पात्र को हो भनेर समुहले अनुमान गर्न सक्छ त ?



३. हरेक व्यक्तिले अगाडिको आवरण पृष्ठमा रोचक देखिने पात्र भएको पुस्तकलाई पुस्तकालयबाट छान्नेछ ।

त्यस पात्रको व्यक्तित्व कस्तो छ भन्ने तपाईंलाई लाग्छ ?

त्यस पात्रको व्यक्तित्वको एउटा वर्णन लेख्नुहोस् वा आफ्नो साथीलाई तपाईंका विचारहरू बताउनुहोस् ।



४. पुनः तपाईंको वर्णनलाई पढ्न वा सुन्न आफ्नो साथीलाई आग्रह गर्नुहोस् ।

तपाईंले आफ्नो साथीलाई पात्रहरू भएका तिन वटा पुस्तकका आवरण पृष्ठहरू देखाउनुहोस्

(एउटाचाहिँ त्यो पुस्तक पनि हुनुपर्छ जसलाई तपाईंले वर्णन गर्नको निम्ति छान्नुभएको थियो) ।

के त्यो साथीले तपाईंको वर्णन कुन पात्रको विषयमा थियो भनेर अनुमान गर्न सक्छ ?

समयको बचत गर्नको निम्ति, तपाईंले हरेक जोडीको निम्ति एउटा अतिरिक्त आवरण पृष्ठ छान्न सक्नुहुन्छ ।



५. कुनै कथाको तपाईंलाई मनपर्ने पात्र कुन हो ?

त्यो एउटा व्यक्ति, जनावर वा देव वा देवी हुन सक्छ ।

यदि विद्यार्थीहरू रोकिए भने यी प्रश्नहरू सोध्नुहोस्:

- तपाईंलाई त्यस पात्रको के मनपर्छ ?
- के त्यस पात्रले तपाईंलाई तपाईंले चिन्नुहुने कसैको सम्झना दिलाउँछ ?
- के त्यस पात्रको विषयमा तपाईंलाई मननपर्ने कुरा केही छ ?
- त्यो पात्र हाम्रो अध्ययन समुहमा आयो भने के हुन्छ होला ?

